



भीरकोट नगरपालिका  
नगरकार्यपालिकाको कार्यालय  
वयरघारी, स्याङ्जा

BACK HOE LOADER र MOTERCYCLE खरिद कार्यको लागि शिलबन्दी बोलपत्र आब्हानको सुचना

प्रथम पटक प्रकाशित मिति: २०७४।०६।२२

यस नगरपालिकाको लागि तपसिल बमोजिमको **BACK HOE LOADER र MOTERCYCLE** खरिद कार्य शिलबन्दी बोलपत्रको माध्यमबाट गर्नुपर्ने भएको हुँदा नेपाल सरकारबाट ईजाजत प्राप्त उत्पादक/कम्पनी/अधिकृत बिक्रेताबाट निम्न लिखित शर्तहरूको अधिनमा रही रीत पुर्वक शिलबन्दी बोलपत्र आब्हान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।  
तपसिल

- बोलपत्र फारम यो सुचना प्रथम पटक प्रकाशित भएको मितिले ३० दिन (२०७४।०७।२०)भित्र चालु आ.ब.का लागि नविकरण भएको ईजाजत पत्र, आयकर दर्ता तथा मु.अ.कर दर्ता प्रमाण पत्र, आ.ब.२०७३/०७४ को करचुकता प्रमाणपत्रको प्रतिलिपि संलग्न राखी लिखित निवेदन साथ तल उल्लेखित दस्तुर (फिर्ता नहुने) तिरी यस कार्यालयबाट खरिद गर्न सकिने छ ।
- खरिद भएको बोलपत्र प्रथम पटक सुचना प्रकाशित भएको मितिले ३१ औं दिन (२०७४।०७।२१) को १२.०० बजे भित्र शिलबन्दी लाहाछाप लगाई खाममा BACK HOE LOADER/MOTORCYCLE खरिदको बोलपत्र भन्ने व्यहोरा प्रष्ट खुलाई यस कार्यालयमा दर्ता गरिसक्नु पर्नेछ । दर्ता भएका बोलपत्रहरू सोही दिन अपरान्ह २.०० बजे उपस्थित बोलपत्रदाता वा निजका प्रतिनिधिहरू तथा यस कार्यालयका प्रतिनिधिहरूको रोहवरमा खोलिने छ । बोलपत्रदाता वा निजका प्रतिनिधिहरू उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।
- बोलपत्र खरिद गर्ने वा दाखिला गर्ने अन्तिम दिन विदा परेमा लगत्तै कार्यालय खुलेको दिन सोही समय अनुसार हुनेछ ।
- बोलपत्रसाथ जमानत अंकको २.५ प्रतिशतले हुन आउने रकम नेपाल बैंक लिमिटेड स्याङ्जा शाखा स्थित यस कार्यालयको नामको धरौटी खाता नं ०७२०३०००००००३०००००७ मा जम्मा गरेको सक्कल बैंक भौचर वा सो रकम बराबरको यस कार्यालयको नाममा जारी गरिएको १२० दिन मान्यता भएको बिडबण्ड(Bidbond) पेश गर्नु पर्नेछ ।
- म्याद नाघि आएको, रित नपुगेको र शर्त राखिएको बोलपत्र उपर कुनै कारवाही गरिने छैन ।
- बोलपत्रदाताबाट बोलपत्रमा उल्लेखित मुल्य अभिवृद्धि कर बाहेकको रकम अंक र अक्षर दुबैमा उल्लेख गर्नुपर्नेछ । अंक र अक्षर फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट भएकोमा केरमेट भएको ठाउँमा अनिवार्य दस्तखत र छाप हुनुपर्नेछ ।
- बोलपत्र स्वीकृत गर्ने वा नगर्ने, आंशिक रुपमा स्वीकृत गर्ने वा रद्द गर्ने सम्पुर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।
- बोलपत्र स्वीकृत भएपछि कबोल अंकको ५ प्रतिशतले हुने रकम नेपाल बैंक लिमिटेड स्याङ्जा शाखा स्थित यस कार्यालयको नामको धरौटी खाता नं ०७२०३०००००००३०००००७ मा जम्मा गरेको सक्कल बैंक भौचर वा सो रकम बराबरको यस कार्यालयको नाममा जारी गरिएको १२० दिन मान्यता भएको जमानत पत्र (Performance Bond) सम्झौता गर्नु अघि पेश गर्नुपर्नेछ ।
- बोलपत्र सम्बन्धी कुनै कुरा बुझ्नु परेमा कार्यालय समय भित्र यस कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।
- यस सुचनामा लेखिएको हकमा यसै अनुसार र यसमा उल्लेख नभएको हकमा सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ तथा अन्य प्रचलित कानून बमोजिम हुनेछ ।
- शिलबन्दी बोलपत्रको विवरण निम्नानुसार हुनेछ ।

S.N.	Contract Identification No.	Description	Quantity	Minimum Bid security Amount	Cost for bid document
1	01/2074-075	Back Hoe Loader	1(one)	Rs.112500	Rs.3000
2	02/2074-075	160 CC Class Motorcycle	7 (seven) unit	Rs. 48000	Rs. 1000